

निर्वाचन निर्देशिका २०७८

मिति: २०७८।३।२५

१. मतदान

- समाजको विधानको धारा (९) उपधारा (२) र धारा (२०) उपधारा (५) र (७) बमोजिम आजिवन सदस्य, सदस्यता शुल्क तिर्न बांकी नरहेका साधारण सदस्य र २०७८ श्रावण ११ गते (सोमबार) अगाडि नयाँ सदस्यता लिएका साधारण सदस्यहरूले निर्वाचनमा मतदान गर्न पाईने छ। मतदानको लागि समाजको वेबसाईटको निर्वाचनसम्बन्धी लिङ्क (www.election.ngs.org.np) मा आफ्नो सदस्यता नं., मोबाईल नम्बर र समाजमा रजिष्टर भएको ईमेल प्रविष्ट गरी मिति २०७८ श्रावण २५ गते मध्यान्ह १२:०० बजेसम्म आफ्नो मतदाता नामावली अद्यावधिक गर्नुपर्नेछ।
- मतदान विद्युतिय माध्यमबाट हुने भएकोले मिति २०७८ श्रावण २७ गते बुधबार (अगष्ट ११, २०२१) नेपाली समय अनुसार मध्यान्ह १२:०० बजे (GMT ६:१५) बाट खुला हुनेछ। यसअघि उम्मेदवारहरूको उपस्थितिमा अग्रिम भोट नखसेको एकिन गरी मुचुल्का गरिनेछ। मतदानको समय २०७८ श्रावण २९ गते शुक्रबार (अगष्ट १३, २०२१) नेपाली समय अनुसार १७:०० बजे (GMT ११:१५) सम्म हुने छ।
- मतदानपछि निर्वाचन कार्यालयमा उपस्थित उम्मेदवारहरूको ईमेलमा प्राप्त भेरिफिकेशन कोड राखिसकेपछि मतगणनाको नतीजा प्राप्त हुनेछ।
- कुनै विशेष कारणवश मतदान विद्युतिय माध्यमबाट हुन नसक्ने अवस्था आएमा मतदानका अन्य प्रक्रियावारे जानकारी गराईने छ। सो सम्बन्धी व्यवस्था आवश्यक परेमा मिति २०७८ श्रावण २० गते बुधबार अगष्ट ४, २०२१) अगावै निर्वाचन उपउपसमिति २०७८ र उम्मेदवारहरूको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया निर्धारण गरिने छ। उम्मेदवारहरू उपस्थित नभएमा वा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर नगरेतापनि निर्वाचन प्रक्रिया निर्धारणमा कुनै बाधा पर्ने छैन ।
- निर्वाचन अवधिभर अनावश्यक बादबिबाद तथा अन्य अबान्छनिय कार्यहरू गर्न निषेध गरिएको छ ।

२. उम्मेदवार

- समाजको विधानको धारा (२०) उपधारा (६) र (७) बमोजिम सदस्यहरूले निर्वाचनमा उम्मेदवारी दिन तथा फिर्ता लिन पाईने, उम्मेदवारी दिएको पद हेरफेर गर्न पाईने, उम्मेदवारको प्रस्ताव तथा समर्थन गर्न पाईने र उम्मेदवारले आफ्नो चुनावको प्रचार तथा प्रसार गर्न पाईने छ ।
- निर्वाचनको सूचना हुन अगाडि १ वर्ष अवधि पूरा गरी सकेका मताधिकार प्राप्त आजिवन तथा सदस्यता शुल्क तिर्न बांकी नरहेका साधारण सदस्यहरूले कार्यकारिणी उपसमितिको कुनै पनि पदाधिकारी वा सदस्यको रूपमा उम्मेदवार हुन सक्नेछन् ।

- उम्मेदबारी दिन स्वयम उम्मेदबार उपस्थित भई निर्वाचन उपसमिति २०७८ ले तयार पारेको ढांचाको उम्मेदबारी दिने फाराममा एक जना प्रस्तावक र एक जना समर्थकको नाम, सदस्यता नम्बर र सही सहित आफ्नो नाम, सदस्यता नम्बर र सही गरी २० औं कार्यकारिणी उपसमितिको पदाधिकारीहरूको लागि निर्वाचन सम्बन्धि सूचनामा प्रकाशित मिति २०७८ श्रावण ३ गते आईतबार(जुलाई १८, २०२१) देखि २०७८ श्रावण ८ गते शुक्रबार (जुलाई २३, २०२१) सम्म सार्वजनिक बिदाको दिन बाहेक समय: ११:०० बजे देखि १६:०० बजे सम्म र शुक्रबारका दिन ११:०० बजे देखि १४:०० बजे सम्म निर्वाचन उपसमिति २०७८ को कार्यकक्ष, खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौंमा उम्मेदबारी दिन सकिन्छ। सो समयावधि भित्र उम्मेदबारी नपरेका पदहरूका लागि २०७८ श्रावण १० गते (जुलाई २५, २०२१) देखि उम्मेदबारी नपरे सम्म एक एक दिनको थप गरी अधिकतम २ दिन को थप समयावधिसम्म रहने छ ।
- उम्मेदबारी दिने अन्तिम दिन वा आवश्यक परेमा थप २ दिन समयावधि भित्र निर्वाचन उपसमिति २०७८ को उपस्थितिमा उम्मेदबारीहरू बीच छलफल गरी उम्मेदवारहरूकै स्वविवेकले सोही उम्मेदबारी दिएको फाराममा उम्मेदवारले सही गरी उम्मेदबारी दिएको पद हेरफेर गर्न तथा उम्मेदबारी फिर्ता लिन सकिन्छ। उम्मेदवारहरूको अन्तिम नामावली २०७८ श्रावण १२ गते १६:०० बजे प्रकाशित गरिने छ ।
- मताधिकार प्राप्त एक जना सदस्यले कुनै एक जना उम्मेदवारको मात्र प्रस्ताव र समर्थन गर्न पाईने छ। निर्वाचन उपसमिति २०७८ का अध्यक्ष र सदस्यहरूले उम्मेदवारको प्रस्ताव वा समर्थन गर्न र उम्मेदबारी दिन पाईने छैन ।
- उम्मेदवारहरूले अरुलाई बाधा नपुग्ने गरी मर्यादा पूर्वक तथा स्वास्थ्य मापदण्डको पालना गरी स्वतन्त्र रूपमा आफ्नो प्रचार प्रसार तथा बिजय उत्सव गर्न पाईने छ ।